



NRB Unified Directives for Class A, B and C Licensed Institutions

Directive 11

Language mode: Ne

C.M. & Associates, Chartered Accountants | Kathmandu, Nepal

Generated: 2026-09-03

This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice. Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation. In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail. C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank.

C.M. & Associates • Reference Copy | cma.com.np

Contents

Directive 11: Provisions Relating to Consortium Financing

C.M. & Associates • Reference Copy • cma.com.np

Directive 11: Provisions Relating to Consortium Financing

Classification: PASS

Official Nepali source pages: 95, 96, 97, 98, 99, 100

Legal Status: Original Nepali source text prevails.

Nepali authoritative text

सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था

Preamble

Nepali authoritative text

यस बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुले सह-वित्तीयकरण (Consortium Financing) अन्तर्गत प्रवाह गर्ने कर्जालाई व्यवस्थिति र प्रभावकारी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ ।

Source Page: 95

1 Definition of Consortium Financing Loan

Nepali authoritative text

वर्ष वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशनमा सह-वित्तीयकरण कर्जा भन्नाले दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरुले आपसी समझदारीको आधारमा सम्झौता गरी कुनै एउटा ग्राहक, फर्म, कम्पनीलाई वा परियोजनाको लागि प्रवाह गर्ने कर्जा सापट तथा सुविधालाई सम्झनु पर्दछ ।

2 Provisions Relating to Consortium Financing

Nepali authoritative text

सह-वित्तीयकरण अन्तर्गत प्रवाह भएका कर्जा उपभोग गर्ने फर्म/कम्पनीले अगुवा बैंक तथा सहभागी बैंकहरुसँग मात्र बैंकडि कारोबार गर्नु पर्नेछ । यो व्यवस्था Loose Consortium कर्जामा पनि समानरूपले लागू हुनेछ । तर, एउटा कर्जा सह-वित्तीयकरण समूह गठन भएपछि देखि सो समूहको सहमतिले नयाँ सदस्यलाई प्रवेश गराउन यो व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
Loose Consortium भन्नाले सह-वित्तीयकरण समूह गठन नगरी एउटा परियोजनाको लागि पारिपासुको माध्यमबाट सुरक्षण कायम रहने गरी दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको/गर्ने कर्जा सापट तथा सुविधा भन्ने सम्झनु पर्दछ ।

3 Conditions Required for Participation in Consortium Financing

Nepali authoritative text

(१) यस बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरु र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्बन्धित क्षेत्रमा) मात्र सह-वित्तीयकरणमा भाग लिन पाउने छन् ।
तर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई यस बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्बन्धित क्षेत्रमा) अगुवा संस्था हुने गरी गठन हुने सह-वित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
स्पष्टीकरण:- यस निर्देशनको प्रयोजनको लागि “अगुवा संस्था” भन्नाले सह-वित्तीयकरण समूहले अगुवा संस्था भनी चयन गरेको कुनै इजाजतपत्रप्राप्त संस्था सम्झनु पर्दछ ।
(२) उपबुँदा (१) को प्रतियोगितात्मक वाक्यांशमा उल्लिखित संस्था बाहेकका अन्य वित्तीय संस्थालाई सह-वित्तीयकरणमा सहभागी गराइएमा यस बैंकलाई जानकारी गराउनु पर्नेछ ।

4 Restriction on Lending by Other Institutions and Opening Customer Accounts

(१) सह-वित्तीयकरणमा सहभागी नभएको इजाजतपत्रप्राप्त संस्थाले सह-वित्तीयकरण समूहद्वारा प्रवाहति कर्जामा थप हुने गरी सोही परियोजनाको लागी कर्जा सापट तथा सुविधा प्रवाह गर्न पाउने छैन ।

तर, विशेष कारण परेमा सह-वित्तीयकरण समूहको स्वीकृतिले त्तिस्तो समूहमा सहभागी नभएको कुनै इजाजतपत्रप्राप्त संस्थाले सह-वित्तीयकरण समूहद्वारा प्रवाहति कर्जामा थप हुने गरी कुनै पन प्रकारको कर्जा सापट तथा सुविधा प्रवाह गर्न पाउनेछ ।

स्पष्टीकरण:- यस निर्देशनको प्रयोजनको लागी “सह-वित्तीयकरण समूह” भन्नाले सह-वित्तीयकरणमा सहभागी संस्थाहरुको समूह सम्झनु पर्दछ ।

(२) सह-वित्तीयकरणको व्यवस्था अन्तर्गत कर्जा सापट तथा सुविधा लिएको कुनै ग्राहक, फर्म, कम्पनी वा परियोजनाले त्तिस्तो कर्जा सापट तथा सुविधाको खाता सह-वित्तीयकरणमा सहभागी सदस्य बाहेकका अन्य इजाजतपत्रप्राप्त संस्थामा खोल्न पाउने छैन । तर, त्तिस्तो खाता विशेष कारणवश अन्य इजाजतपत्रप्राप्त संस्थामा खोल्नु पर्ने परस्थिति परेमा सह-वित्तीयकरण समूहको स्वीकृतिले खोल्न सकिनेछ ।

5 Time Limit for Decision on Loan Disbursement

कर्जाको लागी निविदन परी सह-वित्तीयकरण समूह गठन भई अगुवा संस्थाको चयन समेत भइसके पश्चात नबढे दनिभित्र सह-वित्तीयकरणमा सहभागी हुने अगुवा संस्था तथा सहभागी सदस्यहरुले कर्जा सापट तथा सुविधा प्रवाह गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दइसक्नु पर्नेछ ।

6 Selection of Participating Licensed Institutions

सह-वित्तीयकरणमा सहभागी हुने अन्य सदस्यहरुको चयन गर्ने अधिकार ऋणी र नजिले कर्जा सापट तथा सुविधाको लागी निविदन दिएको इजाजतपत्रप्राप्त संस्थालाई हुनेछ । तर, एकपटक सह-वित्तीयकरण समूह गठन भइसकेपछि सो समूहको सहमति बिना नयाँ सदस्यलाई प्रवेश गराउन पाइने छैन ।

7 Formation of the Consortium Financing Group

बुँदा नं. ६ बमोजिम चयन भएका सम्पूर्ण इजाजतपत्रप्राप्त संस्थाले कर्जा सापट तथा सुविधा प्रवाह गर्नु अघि सह-वित्तीयकरणमा सहभागी हुने इजाजतपत्रप्राप्त संस्थाहरुको सह-वित्तीयकरण समूह गठन गर्नुपर्नेछ । सो समूहको आन्तरिक कार्यविधि समूह स्वयंले निर्धारण गरे बमोजिम हुनेछ ।

8 Selection of the Lead Institution

सबैभन्दा बढी कर्जा सापट तथा सुविधाको अंश लगानी गर्न इच्छुक ग्राहकसँग लामो अवधिदिखि परिचिति, सह-वित्तीयकरणमा अनुभव प्राप्त तथा व्यावसायिक सल्लाह दनि क्षमतामा आधारित गरी सह-वित्तीयकरण समूहका सदस्यले आफूमध्येबाट कुनै एक इजाजतपत्रप्राप्त संस्थालाई अगुवा संस्थाको रुपमा चयन गर्नु पर्नेछ । साथै, आवश्यक भएमा सह-वित्तीयकरण समूहमा काम, कर्तव्य उल्लेख गरी सह अगुवा (Co-lead) संस्थाको व्यवस्था गर्न सकिने छ ।

9 Disbursement and Recovery through the Lead Institution

सह-वित्तीयकरण अन्तर्गत कर्जा सापट तथा सुविधा प्रवाह गर्दा र सोको साँवा र ब्याज असुली गर्दा अगुवा संस्था मार्फत गर्नु पर्नेछ । कसिता साँवा तथा ब्याज आंशिक रुपमा असुली भएको अवस्थामा लगानीको अनुपातमा दामासाहीले बाँडफाँड गर्नु पर्नेछ ।

10 Functions, Duties and Powers of the Lead Institution

अगुवा संस्थाको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- (क) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको अगुवा तथा प्रतिनिधि (एजेन्ट) को रुपमा काम गर्ने,
- (ख) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको बीचमा समन्वय गर्ने र आवश्यक पत्राचार गर्ने,

(ग) सह-वित्तीयकरण समूहको बैठक कम्तीमा छ महिनामा एकपटक अनिवार्य रुपमा बोलाउने,

(घ) कुनै विशेष कारण परी सह-वित्तीयकरण समूहको कुनै सदस्यले समूहको बैठक बोलाउन माग गरेमा पन्ध्र दिनभित्र बैठक बोलाउने,

(ङ) परियोजना वशिलेष्ण गर्ने, प्रतविदन तयार गर्ने र सो प्रतविदनको प्रतसिंह-वित्तीयकरणमा सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,

(च) परियोजनाको लागी अल्पकालीन कर्जा माग भएमा सोको आवश्यकताको वशिलेष्ण गर्ने,

(छ) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको सहमतिका आधारमा सह-वित्तीयकरण सम्बन्धी समझौताको शर्तहरु तयार गर्ने र त्यस्ता शर्तहरुको एक/एक प्रतसिंह सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,

(ज) कर्जा सापट तथा सुविधा प्रवाह गर्नका लागि आवश्यक कागजात तयार पार्ने,

(झ) धत्ति रोका राख्ने व्यवस्था मलाउने तथा बीमा लगायतका लगानी सुरक्षति गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,

(ञ) कर्जा सापट तथा सुविधा सुरक्षण सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षति राख्ने र त्यस्ता कागजातहरुको प्रतलिपिसिंह सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,

(ट) समय-समयमा ऋणीबाट आवश्यक तथ्याङ्क तथा अन्य सूचनाहरु प्राप्त गर्ने र सो सूचनाहरु सबै सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,

(ठ) समय समयमा सहभागी सदस्यहरुको सहभागितामा परियोजनाको स्थलगत नरीक्षण गर्ने र नरीक्षण प्रतविदन तयार गर्ने तथा सो प्रतविदनको प्रतलिपिसिंह सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,

(ड) कर्जा सापट तथा सुविधा प्रवाह गरिएको परियोजनाको समय समयमा कार्यसम्पादनको मूल्याङ्कन गरी सोको जानकारी सबै सदस्यहरुलाई गराउने,

(ढ) सहभागी सदस्यहरु समान रुपमा कर्जा नोक्सानी व्यवस्था कायम गर्ने व्यवस्था मलाउने,

(ण) सह-वित्तीयकरण सम्बन्धी यस बैकमा पठाउनु पर्ने सम्पूर्ण सूचनाहरु पठाउने, सह-वित्तीयकरणका बारेमा अगुवा संस्थाको रुपमा र अन्य सदस्यसँग सदस्यहरुको तर्फबाट समेत यस बैकमा आवश्यक पत्राचार गर्ने र सोको जानकारी सबै सहभागी सदस्यहरुलाई दनि,

(त) ऋण नतरिने ऋणी उपर कुनै कसिमिको कानूनी कारवाही अगाडि बिडाउनु पर्ने अवस्था आएमा सह-वित्तीयकरण समूहको बैठकबाट सोको नरिणय गराई आवश्यक कानूनी कारवाही अगाडि बिडाउने,

(थ) आफ्नो भूमिका नरिवाह गरेबापत नरिदेशन नं. २० ले तोकेको बमोजिमको सेवा शुल्क समझौतामा सह-वित्तीयकरण समूहले नरिणय गरे बमोजिम सेवा शुल्क लनि सक्ने,

(द) सह-वित्तीयकरण अन्तर्गत लगानी गर्न कबुल गरेको रकम कुनै सदस्यबाट वतिरण गर्न ढलाई भै सो रकम सहभागी सदस्यको तर्फबाट अगुवा संस्थाले आफ्नो प्रतशिरुत कर्जा सीमाभित्र रही प्रवाह गरेमा साँवा रकम र ढलाई गरेजतिको अवधिको ब्याज तथा सह-वित्तीयकरण समूह बीचको सहमतमा नरिधारण गरिएको बमोजिम हरजाना समेत ढलाई गर्ने सहभागी सदस्यबाट असुलउपर गर्न सक्ने,

(ध) सह-वित्तीयकरणको व्यवस्था मलाउँदा हुने विभिन्न खर्च लगायत ऋण नतरिने ऋणी उपर कानूनी कारवाही अगाडि बिडाउँदा हुने खर्च ऋणीबाट असुल हुन नसकेमा सबै सहभागी सदस्यहरुबाट लगानी गरिएको कर्जा रकमको अनुपातमा असुलउपर गर्न सक्ने,

(न) कर्जा सापट तथा सुविधा प्रदान गर्नु अर्घा कर्जा सूचना केन्द्रबाट ऋणीका सम्बन्धमा आवश्यक सूचना लनुपर्ने र यसरी सूचना लौंदा कर्जा सूचना केन्द्रमा परेको वा नजिले कुनै कर्जा यथासमयमा चुक्ता नगरेको भएमा कर्जा प्रवाह गर्न नपाइने,

(प) सह-वित्तीयकरण सम्बन्धी समझौतामा उल्लेख भए बमोजिम ऋणीलाई यथासमयमा कर्जा सापट तथा सुविधा उपलब्ध गराउने,

(फ) यस बैकको नरिदेशनको अधीनमा रही सह-वित्तीयकरण समूहको बैठकको नरिणयानुसार अन्य आवश्यक काम कारवाही गर्ने ।

11 Majority Decision to Prevail

Nepali authoritative text

सह-वित्तीयकरणमा सहभागी सदस्यहरुका बीच कुनै विषयमा मतैक्यता हुन नसकेमा बहुमतबाट नरिणय लनु पर्नेछ र त्यस्तो मतको गणना गर्दा कर्जा लगानीको प्रतशितको आधारमा गर्नु पर्नेछ । कर्जा प्रवाहमा मत बराबर भएमा अगुवा संस्थाले नरिणायक मत दनि पाउने छ ।

12 Duties and Responsibilities of Participating Members

Nepali authoritative text

सहभागी सदस्यहरुको दायित्व तथा कर्तव्य देहायबमोजिम हुनेछ :-

- (क) अगुवा संस्थालाई आफ्नो तर्फबाट सह-वित्तीयकरण सम्बन्धी कामकारवाही गर्ने स्वीकृतिपत्र (मञ्जुरीनामा) दनि,
- (ख) अगुवा संस्थालाई आफ्नो भूमिका नरिवाह गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने,
- (ग) सह-वित्तीयकरण सम्बन्धी बैठकमा सक्रियरुपले भाग लनि,
- (घ) सह-वित्तीयकरण समूहको बैठकबाट औपचारिक रुपमा कर्जा, सापट तथा सुविधा दनि नरिणय भै सकेपछि सह-वित्तीयकरण सम्बन्धी समझौताका शर्तहरुमा उल्लिखित सम्पूर्ण शर्तहरुको पालना गर्ने,
- (ङ) सह-वित्तीयकरणको भावनालाई कदर गरी यथासक्य सबै नरिणयहरुमा मतैक्य हुने गरी आपसी विवादहरु समाधान गर्ने प्रयास गर्ने,
- (च) कुनै एक सदस्यले अर्को सदस्यको अहति हुने गरी आफ्नो स्वार्थ प्रतडिने कुनै काम कारवाही नगर्ने,

- (छ) आफूले प्रवाह गर्ने कर्जा स्वीकृत गरेपछि अगुवा संस्थालाई जानकारी गराई यथासमयमा सो रकम उपलब्ध गराउने,
- (ज) सह-वित्तीयकरण सम्बन्धी सबै काम कारवाही पारदर्शीरूपमा गरी कर्जा र ऋणीसँग सम्बन्धित सूचना एक आपसमा आदान-प्रदान गर्ने,
- (झ) सह-वित्तीयकरण समूहको बैठकले गरेको निर्णयको कार्यान्वयन यथाशीघ्र गर्ने,
- (ञ) कुनै पनि सदस्यले कुनै परियोजनामा तोकिएको सीमाभन्दा बढी रकम लगानी गर्ने, एकपक्षीय रूपमा कर्जा असुली सम्बन्धी काम कारवाही गर्ने र सो कर्जाको भन्नि कसिमिले वर्गीकरण गर्न नपाउने,
- (ट) सह-वित्तीयकरण समूहमा उल्लेख भए बमोजिम ऋणीलाई यथासमय कर्जा सापट तथा सुविधा उपलब्ध गराउनु पर्ने ।

13 Provisions Relating to Additional Credit

Nepali authoritative text

सह-वित्तीयकरण अन्तर्गत प्रवाहति कर्जामा ऋणीलाई थप कर्जा प्रदान गर्नु परेमा देहायका आधारमा गर्नु पर्नेछ :-

- (क) ऋणीको आवश्यकताको विश्लेषण गरी सह-वित्तीयकरण समूहले मात्र थप कर्जा सापट तथा सुविधाका रकम प्रदान गर्ने सम्बन्धमा निर्णय गर्न सक्ने । यसरी प्रदान गर्ने निर्णय भएको थप कर्जा रकम सबै सदस्यहरुले आ-आफ्नो पूर्व लगानी गरेको रकमको अनुपातमा प्रदान गर्नुपर्ने ।
- (ख) खण्ड (क) बमोजिम थप कर्जा प्रदान गर्ने निर्णय भए पश्चात कुनै सहभागी सदस्यले आफूले प्रवाह गर्नु पर्ने थप रकम प्रवाह गर्न असमर्थता जनाएमा बाँकी सदस्यहरु वा बाँकी सदस्यहरुको सहमतबाट अन्य कुनै सदस्यले त्यस्तो बाँकी रकम समेत प्रवाह गर्न सक्ने । थप लगानीका लागि सह-वित्तीयकरण समूहको सहमतिमा ऋणीको समेत सहमति लिई नयाँ सदस्यलाई समेत समूहमा सहभागी गराउन सकिने ।
- (ग) ऋणीलाई थप कर्जा वा सुविधाको आवश्यकता परेको अवस्थामा सह-वित्तीयकरणमा संलग्न संस्थाहरुले कर्जा वा सुविधा प्रदान गर्न नसक्ने अवस्था परेमा सो को लखित जानकारी ऋणीलाई दनु पर्नेछ ।

14 Circumstances in which a Member May Withdraw from Consortium Financing

Nepali authoritative text

- (१) सह-वित्तीयकरण सदस्यले परियोजना सम्पन्न (Project Completion) मा कुनै बाधा नपर्ने गरी देहायको अवस्थामा मात्र सह-वित्तीयकरण समूह छोड्न सक्नेछ :-
- (क) सह-वित्तीयकरण समूह छोड्न इच्छुक सदस्यको हिसा अन्य सदस्यले लनि मञ्जुर गरेमा, वा
- (ख) वदियमान सदस्यहरुको सहमतिमा नयाँ सदस्यलाई आफ्नो हिसा हस्तान्तरण गरेमा ।
- (२) सह-वित्तीयकरण समूह छोड्ने सदस्यको हिसा स्वीकार गर्ने कुनै पनि सदस्यले पुरानो सदस्यको सम्पूर्ण दायित्व वहन गर्नुपर्नेछ । सह-वित्तीयकरण छोड्न चाहने सदस्यले आफ्नो हिसा डस्काउन्ट वा प्रिमियममा समेत बकिरी गर्न सक्नेछ ।

15 Appointment of Auditor or Consultant

Nepali authoritative text

ऋणीको वित्तीय स्थिति समय-समयमा मूल्याङ्कन गर्न आवश्यक देखिएमा सह-वित्तीयकरण समूहले आफ्नो तर्फबाट स्वतन्त्र लेखापरीक्षक वा परामर्शदाता नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त लेखापरीक्षक वा परामर्शदाताको खर्च आफूले प्रवाह गरेको कर्जा लगानीको अनुपातमा सह-वित्तीयकरण समूहका प्रत्येक सदस्यले व्यहोर्नु पर्नेछ ।

16 Use of a Single SOL Group Name

Nepali authoritative text

सहवित्तीयकरण र पारिपासु कर्जाको हकमा ऋणीको SOL Group Name प्रयोग गर्दा सह-वित्तीयकरण समूहको बैठकबाट निर्णय गराई सम्पूर्ण सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै SOL Group Name प्रयोग गर्नुपर्नेछ ।

17 Statements to Be Submitted in Relation to Consortium Financing

Nepali authoritative text

अगुवा संस्थाले निर्देशन फा.नं. ११.१ बमोजिम सह-वित्तीयकरण सम्बन्धी प्रत्येक आर्थिक वर्षको असोज, पुस, चैत्र र असार मसान्तको विवरण तयार पारेर मसान्त भएको मितिले ३० दिनभित्र यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरविक्षण विभागमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।

18 Repeal and Saving

Nepali authoritative text

(१) यस बैंकबाट यसअघि जारी गरिएका देहायका नर्दिदेशनहरु खारेज गरिएको छ :- एकीकृत नर्दिदेशन, २०८१ को सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था इ.प्रा.नर्दिदेशन नं. ११/०८१ बाट जारी गरिएको नर्दिदेशन तथा सोपश्चात् मिति २०८२ माघ २ सम्म जारी भएका यसै वषियसँग सम्बन्धित सम्पूर्ण परपत्रहरु ।

(२) उपबुँदा (१) बमोजमि खारेज गरिएका नर्दिदेशन तथा परपत्र बमोजमि भए गरेका काम कारवाही यसै नर्दिदेशन बमोजमि भए गरेको मानिन्छ ।

Forms 11.1: Consortium Financing Loan Statement

Nepali authoritative text

त्रैमासकि

Source Page: 100

Nepali authoritative text

1. स.निं.

2. समूहको नाम

3. ऋणीको नाम, ठेगाना

4. प्रदान गरेको कर्जा - रकम

5. प्रदान गरेको कर्जा - मति

6. भुक्तानी मति

7. थप कर्जा प्रदान - रकम

8. थप कर्जा प्रदान - मति

9. असुली रकम - साँवा

10. असुली रकम - ब्याज

11. बाँकी रकम - साँवा

12. बाँकी रकम - ब्याज

13. कैफयित

Nepali authoritative text

संलग्न बैंक तथा वित्तीय संस्थाको विवरण कैफयित महलमा उल्लेख गर्नु पर्नेछ ।

Human Review Required: True

Source and disclaimer

This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice. Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation. In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail. C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank.

Watermark: C.M. & Associates • Reference Copy • cma.com.np

C.M. & Associates • Reference Copy • cma.com.np